

As on Third Quarter (30/12/2079) for the Fiscal Year 2079/080

(Amount in NPR)

Condensed Consolidated Statement of Profit or Loss
For the Quarter ended 30th Chaitra 2079 (Amount in NPR)

Condensed Statement of Other Comprehensive Income								
Profit for the period	146,715,755	641,197,770	286,808,555	779,762,511	149,724,598	651,871,018	291,736,240	784,690,196
Total Other comprehensive income	(15,086,473)	(6,212,534)	(29,887,751)	(86,739,386)	(15,087,947)	(6,215,457)	(29,887,751)	(86,739,386)
Total Comprehensive income for the period	131,629,282	634,985,236	256,920,803	693,023,125	134,636,651	645,655,561	261,848,488	697,950,810

Earnings per share:							
Basic earnings per share		16.48	22.70		16.75		22.84
Diluted earnings per Share		16.48	22.70		16.75		22.84

Particulars	Group				Bank			
	Current Year		Previous Year Corresponding		Current Year		Previous Year Corresponding	
	This Quarter	Upto This Quarter (YTD)	This Quarter	Upto This Quarter (YTD)	This Quarter	Upto This Quarter (YTD)	This Quarter	Upto This Quarter (YTD)
Capital Fund to RWA		13.08%		13.92%		13.08%		13.92%
Non-Performing Loan(NPL)to Total Loans		2.95%		1.02%		2.95%		1.02%
Total Loss Loan Provision to Total NPL		101.98%		186.38%		101.98%		186.38%
Costs of Funds		10.21%		8.63%		10.21%		8.63%
Credit to Deposit Ratio		85.09%		88.08%		85.09%		88.08%
Base Rate		12.44%		10.89%		12.44%		10.89%
Interest Rate Spread		4.79%		4.81%		4.79%		4.81%

As on Quarter Ended 30th Chaitra 2079 (As per NRB Regulation)

1. Above financial statements are prepared in accordance with Nepal Financial Reporting Standards (NFRS) and by applying certain carve-outs issued by ICAN.
2. The unaudited financial figures are subject to change if instructed by external auditors and regulatory authorities.
3. Loans and advances includes staff loans and accrued interest receivables on loans and are presented net off loan impairments.
4. Personnel expenses includes employee bonus calculated as per bonus act.
5. Previous year's corresponding quarter ending figures have been regrouped, rearranged and restated wherever necessary.
6. The detailed interim report has been published in website of the bank.
7. The group financial statement includes the Garima Capital Ltd. (formerly known as KCL Astute Capital Ltd) which is the subsidiary of the bank.

२०७३ को अनुसूची-१४ (नियम २६ को उपनियम १ संग सम्बन्धित)

आ. व. २०७८/०८० को तेस्रो त्रैमासिक प्रतिवेदन

१. वित्तीय विवरण :

क) त्रैमासिक अवधिको बासलात, नाफा नोक्सान सम्बन्धी विवरण:

विकास बैंकको यस त्रैमासिक अवधिको वासलात तथा नाफा नोक्सान विवरण यसै साथ प्रकाशित गरिएको छ । सम्बन्धित पक्ष (Related Party) विच नियमित निक्षेप कारोवार बाहेक अन्य कुनै कारोवार भएको छैन ।

ख) प्रमुख वित्तीय अनुपातहरू

प्रति शेयर आमदानी : रु. १६.७५	मूल्य आमदानी अनुपात : २१.७९
प्रति शेयर नेटवर्ध : रु. १३८.५७	प्रति शेयर कूल सम्पतिको मूल्य : रु.१६३१.२९
तरलता अनुपात : २४.७८ प्रतिशत	पँजीकोष अनुपात : १३.०८ प्रतिशत

२. व्यवस्थापकीय विश्लेषण:

(क) त्रैमासिक अवधिमा संस्थाको मौज्दात, आम्दानी र तरलतामा व

कारण सम्बन्धी विवरण: यस त्रैमासिक अवधिमा निक्षेप संकलन तथा कर्जा लगानी र अन्य व्यावसायमा विस्तार भएको छ । साथै, विकास बैंकको आम्दानी व्यावसायिक योजना अनुरूप नै सामान्य रहेको छ ।

(ख) आगामी अवधिको लागि व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण: विकास

वेबल ग्राहकों चाहता समावेशन अध्याधुनिक वीडैड सेवा, ए.टी.एम. सेवा, मावाइल वीडैड स. वा, लकर सेवा, इंटरनेट बैंकिंग, गरिमा रमेड, Online Account Opening, विदेशी मुद्रा सटही तथा ग्राहकमुवी विभिनेत योजनहर सञ्चालन कदै आएको छ। बैंकिड क्षेत्रमा देखिएको प्रतिस्पर्धा तथा ग्राहकको चाहनामा भएको परिवर्तन समेतलाई मध्यनजर गर्दै आगामी दिनमा समय सापेक्ष प्राविधिक विकास गर्दै व्यवसाय विस्तार गर्न, नयाँ व्यवसायिक योजनाको विकास, लगानीका लागि तुलनात्मक लाभका नयाँ क्षेत्रहरूको खोजी, व्यवसाय विविधिकरण तथा गुणस्तरिय सेवा प्रदान गर्न विकास बैंकको योजना रहेको छ ।

(ग) विगतको अनुभवबाट संगठित संस्थाको मौज्जात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना,

अवस्था आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण: विकास बैंकको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदि भएको छैन ।

३. कानूनी कारवाही सम्बन्धी विवरण:

(क) व्यवसायिक कारोबारको सन्दर्भमा पर्ने नियमित प्रकृतिका मुद्दा मामिला बाहेक यस त्रैमासिक अवधिमा विकास बैंकले वा यस विकास बैंकको विरुद्ध कुनै मुद्दा दायर भएको छैन ।

(ख) यस अवधिमा विकास बैकको संस्थापक वा सञ्चालकले वा संस्थापक वा सञ्चालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको जानकारी प्राप्त भएको छैन ।

(ग) हालसम्म विकास बैंकको संस्थापक वा सञ्चालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको जानकारी प्राप्त भएको छैन ।

विकास बैंकको शेयर कारोबार सम्बन्धी विश्लेषणः

गरेको छ ।

(ख) विकास बैंकको यस त्रैमासिक अवधिमा शेयरको अधिकतम, न्यूनतम, अन्तिम मूल्य, कारोबार भएको

कुल दिन तथा कात्वारि सङ्ख्या देहाय बमोजिम रहेका छन् । (नेपाल स्टक एक्सचेंजका वेबसाइट www.nepalstock.com.np अनुसार)

शेयरको अधिकतम मूल्य : रु. ३९४.७ शेयरको न्युनतम मूल्य : रु. ३४२.१

शायरका आन्तम मूल्य : रु. ३६१ कारावार भएका कुल दिन : १६ दिन
कल कारोवार संख्या : ५४४४

कारोबार भएको कुल शेयर संख्या : १२,३६,३३९ कित्ता शेयर

५. समस्या तथा चुनौती:

आन्तरिक

- बढ्दो सञ्चालन लागत,
- तिव्र रुपमा मुलुकमा विस्तार भइरहेको वैकिक सञ्जालको तुलनामा दक्ष जनशक्तिको उपलब्धतामा कमी हुनु,
- करोबार तथा शाखाहरुको बढ्दो संग सगै संचालन जोखिम व्यवस्थापन थप चुनौतीपूर्ण हुनु आदि

बाह्य

- तरलतामा हुने उतारचढाव र देशको वर्तमान आर्थिक अवस्था,
- वैकिङ्ग क्षेममा विकास भइरहेको प्राविधिक परिवर्तनको अवस्था,
- सूचना प्रविधि सम्बन्धि सुरक्षा चुनौती
- विश्व अर्थतन्त्रमा देखिएको आर्थिक अवस्था र चुनौतीहरू आदि ।

समस्या तथा चुनौती समाधान गर्न व्यवस्थापनले अवलम्बन गरेको रणनीति :

- संचालन खर्च न्यूनिकरण गरका लागि प्रभावकारी अनुगमन प्रणालीको विकास गरिएको छ ।
- कर्मचारीको कार्यक्षमता अभिवृद्धिको लागि आन्तरिक तथा बाह्य तालिमको व्यवस्था गरिएको छ ।
- निष्क्रिय कर्जा बाँड्ने हन समूह पारेषण गरिने प्रणालीको ग्राहकहरूको कर्जा चुक्ता गर्ने सबने क्षमताको विश्लेषण गरेर मात्र कर्जा प्रवाह गर्ने प्रयास गरिएको छ ।
- बजारको प्रतिस्पर्धाको विश्लेषण गरी ग्राहकको चाहना बमोजिम विभिन्न वस्तु तथा सेवा प्रस्तुत गरिएको छ ।
- तल्लता व्यवस्थापनका लागि कम लागतमा निक्षेप संकलन गर्ने प्रयास गरिएको छ ।
- कर्जा लगानीका विभिन्न नयाँ क्षेत्रहरूको खोजी गर्नुका साथै उत्कृष्ट ग्राहकहरू पहिचान गर्ने रणनीति अवलम्बन गरिएको छ ।
- समयसापेक्ष प्रविधिमा आधारित सेवाहरूको पहिचान तथा प्रयोगमा जोड दिईएको छ ।
- सेवाग्राहीहरू सँग राम्रो एवं सुमुद्रित सम्बन्ध कायम गर्ने निन्तर प्रयास गरिएको छ ।
- परिवर्तित प्रविधिवादी आमसाथ गर्दै समंभावित जोखिमको विश्लेषणका आधारमा उच्च संतर्कता अपनाईएको छ ।
- नेपाल सरकार र नेपाल राष्ट्र बैकद्वारा जारी निर्देशनको पूर्ण रुपमा पालना गर्दै सुरक्षाका मापदण्ड अपनाएर सेवा प्रवाह गरिएको छ ।
- समंभावित अवसरको खोजी गर्दै तुलनात्मक लाभका क्षेत्रको पहिचान गरी विकास बैकका आगामी क्रियाकलापहरू त्यसतर्फ उन्मुख गर्ने योजना बनाएको छ ।

૬. સંસ્થાગત સુશાસન :

निवास बैकले नेपाल राष्ट्र बैक तथा अन्य नियमनकारी निकायको निर्देशन बमोजिम आवश्यक नीति, नियम तथा निर्देशिकाहरु तयार गरी प्रभावन्धित पक्षको काम, कर्तव्य र दायित्व एवं कार्य पद्धति स्पष्ट तौकिएको हुनाले आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धित रहेको छ। आन्तरिक नियन्त्रण प्रणालीलाई किश्याशिल गराउन एक स्वतन्त्र आन्तरिक लेखापरीक्षकको व्यवस्था गरिएको र प्रत्येक बैमालसको आन्तरिक लेखा परीक्षण गर्ने गरिएको छ। नेपाल राष्ट्र बैकको निर्देशन बमोजिम कारोबारको आन्तरिक लेखापरीक्षण प्रतिवेदनलाई लेखापरीक्षण समितिला छफलपराई प्राप्त गर्नु तथा सुभावालको सञ्चालक समितिको बैठकमा प्रस्तुत गरी निर्णय गरिने भएकाले जाँच तथा सन्तुलन प्रभावकारी हुन गएको आन्तरिक नियन्त्रण प्रणाली सबल बनेको छ। साथै, विकास बिकास शेयरधनी, ग्राहकहरु तथा सरोकारवालाहरु सबैको हित संरक्षण गर्नको लागि विकास बिकासको व्यवस्थापन पत्र सदैव प्रविष्ट रहेको छ।

७. सत्य, तथ्य सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण :

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु। साथै, म यो उद्घोष गर्दछु कि मैले जानेवुक्नेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण र लगानीकर्ताहरूलाई सुसूचित निर्णय लिन कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाएको छैन।